



Upakar Laghubitta Bhatta Sanstha Limited

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था
Head Office Kohalpur-11 Banke

Unaudited Financial Results(Quaterly)

As at 2nd Quarter of the Fiscal Year 2081/082

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	2811135.00	2491485.00	2290780.00
1.1	Paid-up Capital	106148.00	106148.00	106148.00
1.2	Reserves and Surplus	112614.00	98109.00	128778.00
1.3	Debenture and Bond			
1.4	Borrowings	892971.00	746827.00	561746.00
1.5	Deposits (a+b)	1289467.00	1195759.00	1127685.00
	a. Domestic Currency	1289467.00	1195759.00	1127685.00
	b. Foreign Currency			
1.6	Income Tax Liabilities			
1.7	Other Liabilities	409935.00	344642.00	366423.00
2	Total Assets (2.1 to 2.7)	2811135.00	2491485.00	2290780.00
2.1	Cash & Bank Balance	325584.00	256894.00	96586.00
2.2	Money at call and short Notice			
2.3	Investments			
2.4	Loans & Advances (a+b+c+d+e+f)	2338521.00	2177629.00	2045418.00
	a. Real Estate Loan			
	1. Residential Real Estate Loan (Except Personal Home Loan uptoRs 10 million)			
	2. Business Complex & Residential Apartment Construction Loan			
	3. Income generating Commercial Complex Loan			
	4. Other Real Estate Loan (Including Land Purchase & Plotting)			
	b. Personal Home Loan of Rs. 10 million or less			
	c. Margin Type Loan			
	d. Term Loan	2338521.00	2177629.00	2045418.00
	e. Overdraft Loan / TR Loan / WC Loan			
	f. Others			
2.5	Fixed Assets	8916.00	8319.00	9925.00
2.6	Non-Banking Assets			
2.7	Other Assets	138114.00	48643.00	138851.00
3	Profit and Loss Account			
3.1	Interest income	157334.00	299391.00	131198.00
3.2	Interest Expense	86811.00	166392.00	81647.00
A	Net Interest Income (3.1-3.2)	70523.00	132999.00	49551.00
3.3	Fees Commission and Discount	997.00	13096.00	993.00
3.4	Other Operating Income	10614.00		5720.00
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	82134.00	146095.00	56264.00
3.6	Staff Expenses	47885.00	107467.00	53613.00
3.7	Other Operating Expenses	8126.00	17876.00	7802.00
C	Operating profit Before Provision (B-3.6-3.7)	26123.00	20752.00	-5151.00
3.8	Provision for Possible Loss	14322.00	63998.00	13887.00
D	Operating profit (C-3.8)	11801.00	-43246.00	-19038.00
3.9	Non-Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss	14923.00	8140.00	1509.00
E	Profit From Regular Activities (D+3.9+3.10)	26724.00	-35106.00	-17529.00
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	26724.00	-35106.00	-17529.00
3.12	Provision For Staff Bonus	2672.00		
3.13	Provision For Tax	7216.00	-5936.00	
G	Net Profit/Loss (F-3.12 -3.13)	16836.00	-29170.00	-17529.00
4	Ratios			
4.1	Capital Fund to RWA	8.55%	8.15%	9.79%
4.2	Non-Performing Loan (NPL) to Total Loan	4.12%	4.96%	2.82%
4.3	Total Loan Loss Provision to total NPL	127.81%	114.65%	141.95%
4.4	Cost of Funds	8.57%	10.28%	14.46%
4.5	CD Ratio (Calculated as per NRB Directives)	181.35%	182.11%	181.38%
Note: Above financial Figures are Subjected to Change if instructed by statutory audit and regularity authority.				
Interest on deposit and Loan & Advance		Deposit : 7.5% to 10%	Loan & Advance	8.5% to 15%

धितोपत्र दर्ता तथा निष्काशन नियमावलि २०७३ अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व २०८१/८२ को दोश्रो त्रैमासिक प्रतिवेदन

१.वित्तीय विवरण :

- (क) त्रैमासिक वासलात, नाफा नोक्सान सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।
(ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आम्दानी	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्ष	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
२५.१९	१६२.१३	१६९.००	२६४८.३१	१०.६९

२. व्यवस्थापकिय विश्लेषण :

- (क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धि विवरण :
आर्थिक वर्ष २०८१/२०८२ को दोश्रो त्रैमासिक अवधिमा यस वित्तीय संस्थाको तरलताको समस्यालाई व्यवस्थापन गरि कर्जा लगानी एवं वचत परिचालन गरिएको छ, अधिल्लो त्रयमासको तुलनामा यस त्रयमासमा संस्थाको नाफावृद्धि भएको छ । वित्तीय बजारमा देखिएको मन्दिरन्तर रहेमा आगामी दिनमा योजना अनुरूपको प्रतिफल हासिल गर्न कठिन हुने देखिन्छ ।

- (ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणत्मक विवरण :
प्रारंभिकस्तरको यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको शुरु देखि नै वित्तीय पहुँच अभिवृद्धि गराई गरिवी घटाउने, वित्तीय समावेशिकरण बढाउने, लघुवित्त कार्यक्रमको पहुँच नपुगेका ग्रामिण समुदायमा लघुवित्त सेवा विस्तार उद्देश्य अनुरूप लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्ला हरूमा कार्यक्रम विस्तार गरि कार्यक्रम संचालन गरि थप कर्जा लगानी तथा वचत संकलनलाई बृद्धि गर्दै लैजाने । यस वित्तीय संस्थामा आवद्ध सदस्यहरूको परिवारको दिगो विकास एवं सुनिश्चित भविष्यका लागि संस्थाले छरिएर रहेको वचत संकलनलाई जोड दिँदै आईरहेकोछ । सदस्यहरूको दिगोपनलाई ध्यानमा राखी उनिहरूमा स्वरोजगार सृजनागर्ने उद्देश्यले उद्यमशिल र उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गरि दिगो व्यवसायिक संकलनता हासिल गर्ने तर्फ संस्था अग्रसर रहेकोछ । चालु आर्थिक वर्ष २०८१/२०८२ मा प्रभावकारी वित्तीय सेवा प्रदान गर्नका लागि प्रविधिको उच्चतम प्रयोगमा सदस्य, कर्मचारीहरूको दक्षता एवं कार्यकुशलता मा अभिवृद्धि गर्न कर्मचारीको उत्पादकत्व बृद्धि गर्न एवं आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन तालिम, गोष्ठी कार्यक्रम संचालन भईरहेको छ । व्यवसायिक योजना अनुरूप लक्ष्य प्राप्तीका लागि आवश्यक कामहरू भईरहेका छन । वित्तीय संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाहरू लाई सदस्यको आवश्यकता अनुरूप समय सापेक्ष परिष्कृत गर्दै सदस्यहरूमा उद्यमशिलता तथा व्यवसायिक सीप विकासका साथै डिजिटल वित्तीय साक्षरताको अभियानलाई विस्तार गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेकोछ ।

- (ग) विगतको अनुभव बाट, संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धि विश्लेषणात्मक विवरण :

सदस्य, ऋणी, कर्जाको आकार तथा कर्जा असुली मा भएको सकारात्मकताले गर्दा आगामी दिनमा वित्तीय संस्थाको कार्यक्रमको गुणस्तर सुदृढ भई आम्दानीमा अझ बृद्धि हुनेमा व्यवस्थापन विश्वस्त छ । लघुवित्त संस्थाहरूमा देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा सदस्यहरूमा कर्जाको अधिकभार बढ्नुका साथै विभिन्न समूहहरूका नाममा फैलाईएको विकृति ले वित्तीय संस्थाले लगानी गरेको ऋणको गुणस्तरमा असर पर्न गएकोछ । कर्जा सुचना केन्द्रको प्रभावकारीता वृद्धि हुदै जाँदा जोखिमहरू क्रमशःन्यूनहुँदै जाने देखिन्छ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

- (क) यस अवधिमा यस वित्तीय संस्थाले कुसैका उपर मुद्दा दायर नगरेको साथै वित्तीय संस्था विरुद्ध मुद्दा दायर भएको कुनै सूचना प्राप्त नभएको ।
(ख) संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी सम्बन्धी मुद्दा दायर भएको कुनै सूचना प्राप्त नभएको ।
(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै सूचना प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण :

- (क) वित्तीय संस्थाको शेयरको कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत भईरहेको छ । वित्तीय संस्थाले शेयर मूल्यमा प्रभाव पार्न सक्ने कुनैपनि आधारभूत सूचना प्रचलित ऐन तथा नियमको परिधि भित्र रही प्रवाहित गरिने छ । लगानी कारोवारको यस संस्था प्रतिको विश्वास उच्च रहेको हुँदा भविष्यमा कारोवार मूल्य सकारात्मकता तर्फ उन्मुख हुने आंकलन गर्न सकिन्छ ।
(ख) नेपाल स्टक एक्सचेन्जको वेब साइट अनुसार मिति २०८१/०७/०१ देखि २०८१/०९/२९ सम्मको अवधिमा शेयरको कारोवार निम्नानुसार भएको देखिन्छ । (श्रोत : <https://www.nepalstock.com>)

अधिकतम मूल्य (रु.)	न्यूनतम मूल्य (रु.)	अन्तिममूल्य (रु.)	कारोवार भएको कुलदिन	कारोवार संख्या
४०८४	२९५१		५५	३८०६

५. समस्या तथा चुनौती :

वित्तीय बजारमा बढ्दो तरलता एवं संघर्ष समितिका कारण सिर्जित समस्याका कारण सदस्यहरूको व्यवसाय तथा आयआर्जन प्रभावित भई लघुवित्त क्षेत्रमा दिर्घकाल सम्म गहिरो प्रभाव पर्न सक्ने देखिन्छ । वित्तीय श्रोतको अनिश्चितता, अस्थिर तरलता र कर्मचारीहरूको दक्षता अभिवृद्धिमा कमि भई उत्पन्न हुन सक्ने जोखिम एवं नियमनकारी निकायबाट अप्रत्याशित रुढमा हुने नीति तथा निर्देशनमा परिवर्तनका कारणले थप चुनौतीहरूको सामना गर्नु पर्ने अवस्था आउन सक्नेछन् ।

६. संस्थागत सुशासन :

नियमनकारी निकायसँग सम्बन्धित ऐन, कानून तथा नीति नियम तथा निर्देशन अनुरूप संस्थागत सुशासन कायम राख्न वित्तीय संस्था कटिबद्ध र प्रतिवद्ध रहँदै आएको छ । नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुको साथै प्रचलित ऐन हरू तथा कानूनहरूको परिपालनामा विशेष ध्यानदिँदै आफ्ना शेयरधनीहरू, सर्वसाधारण सदस्यहरू लगायत सम्पूर्ण सरोकारवालाहरूको हितको संरक्षण तथा सम्बर्द्धन गर्न वित्तीय संस्था सदैव प्रतिवद्ध रहेको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् । लगानीकर्ताहरूलाई सु-सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

८. नियम २६ को उपनियम (५) सग सम्बन्धित विशेष घटना वा परिस्थिती सम्बन्धिविवरण : नभएको ।